

SEO भनेको के हो र SEO ले कसरी मेरो वेबसाईट को मद्दत गर्छ ?

यदी तपाईंलाई कुनै कुराको जानकारी हासिल गर्नु परेमा तपाईं के गर्नुहुन्छ ? google, yahoo, bing जस्ता search engine मा गएर तपाईंले आफुलाई चाहेको कुरा "keyword" टाइप गर्नुहुन्छ र नतिजा खोज्नु हुन्छ । धेरै जसो समयमा तपाईंले खोज्नु भएको कुरा या वेबसाईट पहिलो नम्बर मै आउंछ या दोस्रो वा तेस्रो नम्बरमा तपाईंले भेटाउनु हुन्छ । त्यो नम्बर एक मा आएको वेबसाईट कसरी पहिलो नम्बर मै search engine ले देखायो त भन्ने तपाईंको मनमा प्रश्न उठ्न सक्छ । कसैलाई लाग्न सक्छ कि त्यो वेबसाईटले search engine लाई पैसा तिरेको हुन सक्छ पहिलो नम्बर मा देखाइदिन । तर पैसा नतिरी पनि पहिलो नम्बरमा आउन सक्दैन र भनेर पनि कसैको मनमा प्रश्न उठ्न सक्छ । हो, पैसा नतिरी organically वा natural तरिकले वेबसाईटको visibility लाई search engine मा सके सम्म अगाडी नै देखाउने प्रकृत्यालाई नै Search Engine Optimization (SEO) भनिन्छ । SEO एवटा marketing पछ्यको पनि भाग हो जस्तै त्यो वेबसाईट को ranking र traffic लाई पनि असार पाछ ।

मेरो वेबसाईटलाई SEO किन जरुरी छ ?

बहुमत web traffic व्यावसायिक search engines हरु जस्तै google, yahoo, bing बाट सन्चालित छ । हुन त social media र अरु traffic बाट तपाईंको वेबसाईटमा भिसित होला तर search engine हरु प्राथमिक विधी हो धेरै जस्तो ईन्टरनेट प्रयोगकर्ता हरुका लागि । search engine एवटा पुल हो तपाईंको वेबसाईट र वेबसाईटमा आउने हरुका लागि । यदी search engine ले तपाईंको वेबसाईटलाई देखाउन सकेन भने तपाईंले धेरै traffic तपाईंको साईटमा ड्राइभ गर्ने सुनैलो मौका गुमाउने हुनेछ ।

के SEO बिना search engine ले मेरो साईट खोज्न सक्दैन ?

search engines हरु स्मार्ट हुन्छन्, तर पनि मद्दत चाहिन्छ । प्रमुख engines हरु सधैं आफ्नो टेक्नोलोजीमा अझ सुधार ल्याउनको लागी काम गरिरहेका हुन्छन् । वेब लाई अझ गहिरो तरिका ले क्रल गरेर प्रयोगकर्तालाई राम्रो परिणाम दिन । तर यस्को पनि एवटा सिमा हुन्छ । जबकी ठीक SEO ले तपाईंको साईट म हजारौं भिसितर्स र ध्यान आकर्षण गरिदिन्छ तर एवटा गलत चाल ले तपाईंको साईटलाई अझ गहिराइमा धकेल्दिन पनि सक्छ । यस्को साथ-साथै SEO ले तपाईंको साईट को ranking पनि राम्रो बनाइदिन्छ । ईन्टरनेट दिन-दिनै प्रतिस्पर्धी बनिरहेको आवस्थामा SEO ले वेबसाईटलाई र कम्पनीलाई धेरै फाइदा गराउंछ ।

के म आफैले SEO गर्न सक्छु ?

SEO सुरुमा जटिल लाग्न सक्छ तर पनि यसको आधारभुत ज्ञान सजिलै सिक्न सकिन्छ । SEO को थोरै ज्ञानले पनि ठुलो फरक पार्न सक्छ । SEO शिक्षा अनलाईनमा सित्तैमा उपलब्ध छ । तपाईंले यसमा कती समय दिनुहुन्छ, तपाईंलाई SEO सिक्ने कत्तिको चाहना छ मा भर पर्छ । समय सँगै मेहेनत र प्रयास बाट तपाईं सफल SEO Analyst/Expert पनि बन्न सक्नु हुन्छ । अहिले बजारमा SEO expert को महत्वा बढ्दै गएको छ किनभने ईन्टरनेट मा धेरै प्रतिस्पर्धा छ र सबैलाई आफ्नो वेबसाईट search engine ले पहिलो नम्बर मै देखाइदिए भन्ने सोच हुन्छ ।